

Num

Chapter 1

Nepali Interlinear

Reference: Nepali ERV

לַחֹדֶשׁ	בְּאַחַד	מוֹעֵד	בְּאַהֲלֵי	סִינֵי	בְּמִדְבָּר	מִנְשָׁה	אֶל-	יְהוָה	וַיִּדְבֹּר	1
महिनाको	पहिलो-दिनमा	सम्मेलनको	भेट-हुने-पालमा	सीनैको	मरुभूमिमा	मोशालाई	लाई	परमप्रभुले	र-बोल्नुभयो	
H2320	H0259	H4150	H0168	H5514		H4872	H0413	H3068	H1696	
			לְאֹמֵר:	מִצְרַיִם	מֵאֶרֶץ	לְצִאתָם	הַשָּׁנִית	בְּשָׁנָה	הַשָּׁנִי	
			भन्दै	मिश्रको	देशबाट	तिनीहरू-निस्किएपछि	दोस्रो	वर्षमा	दोस्रो	
			H0559	H4714	H0776	H3318	H8145	H8141	H8145	

सीनै मरुभूमिको भेट हुने पालमा इस्राएलीहरूले मिश्र देश छोडेको दोस्रो वर्षको दोस्रो महीनाको पहिलो दिन मोशासित परमप्रभुले कुरा गर्नुभयो।

לְבֵית	לְמוֹשֶׁה	יִשְׂרָאֵל	בְּנֵי-	עֲרַת	כָּל-	רֹאשׁ	אֶת-	שָׁנָה	3
घरानाअनुसार	तिनीहरूका-कुलहरूअनुसार	इस्राएलका	छोराहरूको	समुदायको	सबै	सबैको-शिर	(को)	गणना-गर	
	H4940	H3478		H5712	H3605		H0853	H5375	
			לְנִלְוֹתָם:	זָכָר	כָּל-	שְׁמוֹת	בְּמִסְפָּר	אֲבֹתָם	
			प्रत्येकको-शिरगन्ती	पुरुषहरूको	सबै	नामहरूको	संख्यामा	तिनीहरूका-पिताहरूको	
			H1538	H2145	H3605	H8034	H4557	H0001	

"उहाँले भन्नुभयो, तिनीहरूको परिवार र कुल समूह सहित प्रत्येक व्यक्तिको नाम लेखेर इस्राएली मानिसहरूको गन्ती गर।

אֲתָם	תַּפְקִדוֹ	בִּישְׂרָאֵל	צְבָא	יָצָא	כָּל-	וּמַעֲלָה	שָׁנָה	עֶשְׂרִים	מִבֵּן	3
तिनीहरूलाई	गणना-गर	इस्राएलमा	सेनामा	युद्धमा-जाने	सबै	र-माथिका	उमेरका	वर्ष	बीस	
H0853		H3478		H3318	H3605	H4605	H8141	H6242		
						וְאֵהָרֹן:	אֶתָּה	לְצַבְּאֹתָם		
						र-हारून	तिमी	तिनीहरूका-दलअनुसार		
						H0175				

हारून र तिमीले बीस वर्ष र त्यो भन्दा वेशी उमेर भएकाहरू सेनामा जान सक्छन् प्रत्येकको गन्ती गर।

הוא:	אֲבֹתָיו	לְבֵית-	רֹאשׁ	אִישׁ	לְמִטָּה	אִישׁ	אִישׁ	יְהוָה	וְאֲתָכֶם	4
ऊ	आपना-पिताहरूको	घरानाको	मुखिया	एक-जना	प्रत्येक-कुलबाट	एक-जना	एक-जना	हुनेछन्	र-तिमीहरूसँग	
H1931	H0001			H0376	H4294	H0376	H0376	H1961	H0854	

प्रत्येक कुलका एक एक व्यक्तिले तिमीलाई सहायता गर्नेछन्। प्रत्येक कुलबाट एक जना व्यक्ति अगुवा हुनेछ।

שְׂדֵיאוֹר:	בֶּן-	אֵלִיָּסוּר	לְרֹאוּבֵן	אֲתָכֶם	יַעֲמֹדוּ	אִשָּׁר	הָאֲנָשִׁים	שְׁמוֹת	וְאֵלֶיהָ	5
शदेऊरको	छोरा	एलीसूर	रूबेनको-लागि	तिमीहरूसँग	खडा-हुनेछन्	जो	मानिसहरूका	नामहरू	र-यी	
H7707		H0468	H7205	H0854	H5975		H0376	H8034	H0428	

यी निम्न लिखित व्यक्तिहरूले तिमीलाई सहायता गर्नेछन्: रूबेनको कुलबाट शदेऊरका छोरा एलीसूर

צוֹרִישַׁדָּי:	בֶּן-	שְׁלֹמִיָּאֵל	לְשִׁמּוֹן	6
सूरीशदैको	छोरा	शलूमीएल	शिमीनको-लागि	
H6701		H8017	H8095	

शिमीनको कुलबाट सूरीशदैको छोरो शलूमीएल;

עַמִּינָדָב:	בֶּן-	נְחֹשִׁיָּאֵל	לְיְהוּדָה	7
अमीनादाबको	छोरा	नहशीन	यहूदाको-लागि	
H5992		H5177	H3063	

यहूदाको कुलबाट अमीनादाबको छोरो नहशीन;

8 לִישָׁשָׁר לְיִשְׁשָׁר נְתַנְאֵל בֶּן־צוּעָר׃
 इस्साखारको-लागि इस्साखारको-लागि नतनेल सूआरको
[H3485](#) [H5417](#) [H6686](#)

इस्साकारको कुलबाट सूआरको छोरो नतनेल;

9 לְבִלְוֹן אֱלִיאָב בֶּן־חֶלֶן׃
 जबूलनको-लागि एलीआब हेलोनको
[H2074](#) [H0446](#) [H2497](#)

जबूलनको कुलबाट हेलोनको छोरो एलीआब;

10 לְבִנְיָמִן יוֹסֵף אֱלִישָׁמַע בֶּן־עַמִּיהוּד לְמַנְשֶׁה גַּמְלִיאֵל בֶּן־חֹרָה
 छोराहुरूको-लागि योसेफका एफ्राइमको-लागि एलीशामा अम्मीहूदको मनश्शेको-लागि गमलीएल छोरा
[H3130](#) [H0669](#) [H0476](#) [H5989](#) [H4519](#) [H1583](#)

פְּדָאִסוּר׃
 पदासूरकी
[H6301](#)

यूसुफको उत्तराधिकारीहुरूबाट; एप्रैमको कुलबाट अम्मीहूदको छोरो एलीशामा मनश्शेको कुलबाट पदासूरको छोरो गमलिएल;

11 לְבִנְיָמִן אַבְיָדָן בֶּן־גִּדְעֹנִי׃
 बिन्यामीनको-लागि अबीदान गिदोनीको
[H1144](#) [H0027](#) [H1441](#)

बिन्यामीनको कुलबाट गिदोनीको छोरो अबीदान;

12 לְדָן אַחִיעֶזֶר בֶּן־עַמְּיִשָׁדָי׃
 दानको-लागि अहीएजेर अम्मीशदैको
[H1835](#) [H0295](#) [H5996](#)

दानको कुलबाट अम्मीशदैको छोरो अहीएजेर;

13 לְאָשֶׁר לְפַגְעִיאֵל בֶּן־עֲכָרָן׃
 आशेरको-लागि पगीएल ओक्रानको
[H0836](#) [H6295](#) [H5918](#)

आशेरको कुलबाट ओक्रानको छोरो पगीएल;

14 לְגָד לְאֵלְיָסָפ בֶּן־דָּעוּאֵל׃
 गादको-लागि एल्यासाप दूएलको
[H1410](#) [H0460](#) [H1845](#)

गादको कुलबाट रूएलको छोरो एल्यासाप;

15 לְנַפְתָּלִי אַחִירָע בֶּן־עֲנָן׃
 नप्तालीको-लागि अहीरा एनानको
[H5321](#) [H0299](#) [H5881](#)

नप्तालीको कुलबाट एनानको छोरो अहीरा।”

16 אֲלֶהָ (קְרִיאִי) הָעֵדָה נְשִׂאֵי מִטְּוֹת אַבְרָהָם רָאשֵׁי אֲלָפֵי
 यिनीहुरू — बोलाइएका समुदायका अगुवाहुरू कुलहुरूका तिनीहुरूका-पिताहुरूका मुखियाहुरू हजारहुरूका
[H0428](#) [H7148](#) [H7121](#) [H5712](#) [H4294](#) [H0001](#) [H0505](#)

יִשְׂרָאֵל׃
 इस्राएलका तिनीहुरू-हुन्
[H1992](#) [H3478](#)

यी सबै मानिसहुरू यिनीहुरूको कुल समूहका अगुवाहुरू थिए र मानिसहुरूले नै यिनीहुरूलाई आफ्नो आफ्नो कुल समूहका अगुवा बनाए।

בְּשֵׁמוֹתַי:	נִקְבֵּנוּ	אֲשֶׁר	הָאֱלֹהִים	הָאֲנָשִׁים	אֵת	וְאֶהְרֹן	מֹשֶׁה	וַיִּקַּח	17
नामहरूद्वारा	नामले-चिनिएका	जो	यी	मानिसहरूलाई	ती	र-हारूनले	मोशा	र-लिए	
H8034			H0428	H0376	H0853	H0175	H4872	H3947	

तब मोशा र हारूनले ती मानिसहरूलाई लिए जसलाई अगुवा बनाएका थिए।

עַל-	וַיִּתְּלָרוּ	הַשָּׁנִי	לְחֹדֶשׁ	בְּאַחַד	הַקְּהִילוֹ	הָעֵדָה	כָּל-	וְאֵת	18
अनुसार	र-तिनीहरूले-वंशावली-दर्ता-गरे	दोस्रो	महिनाको	पहिलो-दिनमा	भेला-गराए	समुदायलाई	सबै	र	
	H3205	H8145	H2320	H0259	H6950	H5712	H3605	H0853	

וּמַעֲלָה	שָׁנָה	עֶשְׂרִים	מִבְּנֵי	שְׁמוֹת	בְּמִסְפָּר	אַבְתָּם	לְבֵית	מִשְׁפַּחְתָּם
र-माथिका	उमेरका	वर्ष	बीस	नामहरूको	संख्यामा	तिनीहरूका-पिताहरूको	घरानाअनुसार	तिनीहरूका-कुलहरू
H4605	H8141	H6242		H8034	H4557	H0001		H4940

לְגִלְגָּלְתָּם:
प्रत्येकको-शिरगन्ती
[H1538](#)

दोस्रो महीनाको पहिलो दिन तिनीहरूले सबै समुदायलाई एकै चोटी बोलाएर पुस्ता अनि तिनीहरूको सन्तानहरूको नाम दर्ता गरेर बीस र बीस भन्दा वेशी उमेरको प्रत्येक व्यक्तिको सूची तयार गरे।

פ	סִינֵי:	בְּמִדְבַּר	וַיִּפְקְדֵם	מֹשֶׁה	אֶת-	יְהוֹנָה	צִנְהָ	כַּאֲשֶׁר	19
।	सीनैको	मरुभूमिमा	र-गणना-गरियो	मोशालाई	(लाई)	परमप्रभुले	आज्ञा-दिनुभयो	जसरी	
	H5514			H4872	H0853	H3068	H6680		

परमप्रभुले मोशालाई दिनु भएको आज्ञा अनुसार तिनले मानिसहरूको गन्ती सीनै मरुभूमिमा गरे।

לְבֵית	לְמִשְׁפַּחְתָּם	תּוֹלְדֹתָם	יִשְׂרָאֵל	בְּכֹר	רְאוּבֵן	בְּנֵי-	וַיְהִי	20
घरानाअनुसार	तिनीहरूका-कुलहरूअनुसार	तिनीहरूको-वंशावली	इस्राएलका	जेठा	रूबेनका	छोराहरू	र-थिए	
	H4940	H8435	H3478	H1060	H7205		H1961	

שָׁנָה	עֶשְׂרִים	מִבְּנֵי	זָכָר	כָּל-	לְגִלְגָּלְתָּם	שְׁמוֹת	בְּמִסְפָּר	אַבְתָּם
उमेरका	वर्ष	बीस	पुरुषहरू	सबै	प्रत्येकको-शिरगन्ती	नामहरूको	संख्यामा	तिनीहरूका-पिताहरूको
H8141	H6242		H2145	H3605	H1538	H8034	H4557	H0001

צָבָא:
सेनामा
יָצָא
युद्धमा-जाने
כָּל
सबै
וּמַעֲלָה
र-माथिका
[H3318](#)
[H3605](#)
[H4605](#)

तिनीहरूले यस्तो प्रकारले संख्या गन्ती गरे इस्राएलको प्रथम जाति रूबेन र तिनको परिवारको गणना गरे। बीस र बीस वर्ष भन्दा वेशी उमेरका व्यक्तिहरू जो सेनामा जान सक्थे तिनीहरूको नामको सूची बनाइयो। तिनीहरूको पिता-पुर्खाको कुल र परिवार अनुसार नाम दर्ता गरियो।

פ	מֵאוֹת:	וַחֲמֵשׁ	אַלְפֵי	וְאַרְבָּעִים	שָׁשָׁה	רְאוּבֵן	לְמִטָּה	פְּקָדֵיהֶם	21
।	सय	र-पाँच	हजार	र-चालीस	छयालीस	रूबेनको	कुलमा	तिनीहरूको-गणना	
	H3967	H2568	H0505	H0705	H8337	H7205	H4294		

रूबेनको कुलबाट गन्ती गरिएको संख्या 46,500 थियो।

אַבְתָּם	לְבֵית	לְמִשְׁפַּחְתָּם	תּוֹלְדֹתָם	שְׁמֵעוֹן	לְבָנֵי	22
तिनीहरूका-पिताहरूको	घरानाअनुसार	तिनीहरूका-कुलहरूअनुसार	तिनीहरूको-वंशावली	शिमोनका	छोराहरूको-लागि	
H0001		H4940	H8435	H8095		

וּמַעֲלָה	שָׁנָה	עֶשְׂרִים	מִבְּנֵי	זָכָר	כָּל-	לְגִלְגָּלְתָּם	שְׁמוֹת	בְּמִסְפָּר	פְּקָדֵיוֹ
र-माथिका	उमेरका	वर्ष	बीस	पुरुषहरू	सबै	प्रत्येकको-शिरगन्ती	नामहरूको	संख्यामा	तिनीहरूको-गणना
H4605	H8141	H6242		H2145	H3605	H1538	H8034	H4557	

צָבָא:
सेनामा
יָצָא
युद्धमा-जाने
כָּל
सबै
[H3318](#)
[H3605](#)

तिनीहरूले शिमोनको कुलबाट गन्ती गरे-बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्ता गरियो।

פ	מאות :	ושלש	אלף	וחמשים	השעה	שמעון	למטה	פקדיהם	23
1	सय	र-तीन	हजार	र-पचास	उनन्साठी	शिमीनको	कुलमा	तिनीहरूको-गणना	
	H3967	H7969	H0505	H2572	H8672	H8095	H4294		

शिमीनको कुलबाट 59,300 व्यक्तिको गन्ती गर्यो।

במספר	אבות	לביית	למשפחתם	תולדתם	גד	לבני		24
संख्यामा	तिनीहरूका-पिताहरूको	घरानाअनुसार	तिनीहरूका-कुलहरूअनुसार	तिनीहरूको-वंशावली	गादका	छोराहरूको-लागि		
H4557	H0001		H4940	H8435	H1410			
	צבא :	יגא	כל	ומעלה	שנה	עשרים	מבן	שמות
	सेनामा	युद्धमा-जाने	सबै	र-माथिका	उमेरका	वर्ष	बीस	नामहरूको
		H3318	H3605	H4605	H8141	H6242		H8034

तिनीहरूले गादको कुलबाट गन्ती गरे बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्ता गरियो।

פ	וחמשים :	מאות	ושש	אלף	וארבעים	חמשה	גד	למטה	פקדיהם	25
1	र-पचास	सय	र-छ	हजार	र-चालीस	पँतालीस	गादको	कुलमा	तिनीहरूको-गणना	
	H2572	H3967	H8337	H0505	H0705	H2568	H1410	H4294		

गादको कुलबाट 45,650 व्यक्तिको गन्ती गर्यो।

אבות	לביית	למשפחתם	תולדתם	יהודה	לבני			26
तिनीहरूका-पिताहरूको	घरानाअनुसार	तिनीहरूका-कुलहरूअनुसार	तिनीहरूको-वंशावली	यहूदाका	छोराहरूको-लागि			
H0001		H4940	H8435	H3063				
	צבא :	יגא	כל	ומעלה	שנה	עשרים	מבן	שמות
	सेनामा	युद्धमा-जाने	सबै	र-माथिका	उमेरका	वर्ष	बीस	नामहरूको
		H3318	H3605	H4605	H8141	H6242		H8034
								H4557

तिनीहरूले यहूदाको कुलबाट गन्ती गरे बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्ता गरियो।

פ	מאות :	ושש	אלף	ושבעים	ארבעה	יהודה	למטה	פקדיהם	27
1	सय	र-छ	हजार	र-सत्तरी	चौहत्तर	यहूदाको	कुलमा	तिनीहरूको-गणना	
	H3967	H8337	H0505	H7657	H0702	H3063	H4294		

यहूदाको कुलबाट 74,600 व्यक्तिको गन्ती गर्यो।

אבות	לביית	למשפחתם	תולדתם	יששכר	לבני			28
तिनीहरूका-पिताहरूको	घरानाअनुसार	तिनीहरूका-कुलहरूअनुसार	तिनीहरूको-वंशावली	इस्साखारका	छोराहरूको-लागि			
H0001		H4940	H8435	H3485				
	צבא :	יגא	כל	ומעלה	שנה	עשרים	מבן	שמות
	सेनामा	युद्धमा-जाने	सबै	र-माथिका	उमेरका	वर्ष	बीस	नामहरूको
		H3318	H3605	H4605	H8141	H6242		H8034
								H4557

तिनीहरूले इस्साकारको कुलबाट गन्ती गरे बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्ता गरियो।

פ	מאות :	וארבע	אלף	וחמשים	ארבעה	יששכר	למטה	פקדיהם	29
1	सय	र-चार	हजार	र-पचास	चौवन्न	इस्साखारको	कुलमा	तिनीहरूको-गणना	
	H3967	H0702	H0505	H2572	H0702	H3485	H4294		

इस्साकारको कुलबाट 54,400 व्यक्तिको गन्ती गर्यो।

30
אָבֹתָם **לְבַיִת** **לְמִשְׁפַּחְתָּם** **תּוֹלְדוֹתָם** **זְבוּלָן** **לְבַנְי**
 तिनीहरूका-पिताहरूको घरानाअनुसार तिनीहरूका-कुलहरूअनुसार तिनीहरूको-वंशावली जबूलनका छोराहरूको-लागि
[H0001](#) [H4940](#) [H8435](#) [H2074](#)

צָבָא : **יָצָא** **כָּל** **וּמַעֲלָה** **שָׁנָה** **עֶשְׂרִים** **מִבֵּן** **שְׁמֹת** **בְּמִסְפָּר**
 सेनामा युद्धमा-जाने सबै र-माथिका उमेरका वर्ष बीस नामहरूको संख्यामा
[H3318](#) [H3605](#) [H4605](#) [H8141](#) [H6242](#) [H8034](#) [H4557](#)

तिनीहरूले जबूलनको कुलको गन्ती गरे बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्ता गरियो।

31
פ **מְאוֹת :** **וְאַרְבַּע** **אֶלֶף** **וּחֲמִשִּׁים** **שִׁבְעָה** **זְבוּלָן** **לְמִטָּה** **פְּקָדֵיהֶם**
 सय र-चार हजार र-पचास सत्तावन्न जबूलनको कुलमा तिनीहरूको-गणना
[H3967](#) [H0702](#) [H0505](#) [H2572](#) [H7651](#) [H2074](#) [H4294](#)

जबूलनको कुलबाट 57,400 व्यक्तिहरूको गन्ती गरियो।

32
לְבַיִת **לְמִשְׁפַּחְתָּם** **תּוֹלְדוֹתָם** **אַפְרַיִם** **לְבַנְי** **יוֹסֵף** **לְבַנְי**
 घरानाअनुसार तिनीहरूका-कुलहरूअनुसार तिनीहरूको-वंशावली एफ्राइमका छोराहरूको-लागि योसेफका छोराहरूको-लागि
[H4940](#) [H8435](#) [H0669](#) [H3130](#)

צָבָא : **יָצָא** **כָּל** **וּמַעֲלָה** **שָׁנָה** **עֶשְׂרִים** **מִבֵּן** **שְׁמֹת** **בְּמִסְפָּר** **אָבֹתָם**
 सेनामा युद्धमा-जाने सबै र-माथिका उमेरका वर्ष बीस नामहरूको संख्यामा तिनीहरूका-पिताहरूको
[H3318](#) [H3605](#) [H4605](#) [H8141](#) [H6242](#) [H8034](#) [H4557](#) [H0001](#)

तिनीहरूले एफ्रैमको कुल समूहबाट गन्ती गरे। (एफ्रैम-यूसुफको छोरो।) बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्ता गरियो।

33
פ **מְאוֹת :** **שָׁנָה** **וּחֲמִשִּׁים** **אֶלֶף** **אַרְבָּעִים** **אַפְרַיִם** **לְמִטָּה** **פְּקָדֵיהֶם**
 सय र-पाँच हजार चालीस एफ्राइमको कुलमा तिनीहरूको-गणना
[H3967](#) [H2568](#) [H0505](#) [H0705](#) [H0669](#) [H4294](#)

एफ्रैमको कुलमा गन्ती गरिएको व्यक्तिहरूको संख्या 40,500 थियो।

34
אָבֹתָם **לְבַיִת** **לְמִשְׁפַּחְתָּם** **תּוֹלְדוֹתָם** **מְנַשֶּׁה** **לְבַנְי**
 तिनीहरूका-पिताहरूको घरानाअनुसार तिनीहरूका-कुलहरूअनुसार तिनीहरूको-वंशावली मनश्शेका छोराहरूको-लागि
[H0001](#) [H4940](#) [H8435](#) [H4519](#)

צָבָא : **יָצָא** **כָּל** **וּמַעֲלָה** **שָׁנָה** **עֶשְׂרִים** **מִבֵּן** **שְׁמֹת** **בְּמִסְפָּר**
 सेनामा युद्धमा-जाने सबै र-माथिका उमेरका वर्ष बीस नामहरूको संख्यामा
[H3318](#) [H3605](#) [H4605](#) [H8141](#) [H6242](#) [H8034](#) [H4557](#)

तिनीहरूले मनश्शे कुलका मानिसहरूको गन्ती गरे। (मनश्शे पनि यूसुफका छोरा थिए।) बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार गणना गरियो।

35
פ **מְאוֹת :** **וּמֵאָתַיִם** **אֶלֶף** **וּשְׁלֹשִׁים** **שְׁנַיִם** **מְנַשֶּׁה** **לְמִטָּה** **פְּקָדֵיהֶם**
 र-दुई-सय हजार र-तीस बत्तीस मनश्शेको कुलमा तिनीहरूको-गणना
[H3967](#) [H0505](#) [H7970](#) [H8147](#) [H4519](#) [H4294](#)

मनश्शेको कुलमा गन्ती गरिएको मानिसहरूको संख्या 32,200 थियो।

36
אָבֹתָם **לְבַיִת** **לְמִשְׁפַּחְתָּם** **תּוֹלְדוֹתָם** **בִּנְיָמִן** **לְבַנְי**
 तिनीहरूका-पिताहरूको घरानाअनुसार तिनीहरूका-कुलहरूअनुसार तिनीहरूको-वंशावली बिन्यामीनका छोराहरूको-लागि
[H0001](#) [H4940](#) [H8435](#) [H1144](#)

צָבָא : **יָצָא** **כָּל** **וּמַעֲלָה** **שָׁנָה** **עֶשְׂרִים** **מִבֵּן** **שְׁמֹת** **בְּמִסְפָּר**
 सेनामा युद्धमा-जाने सबै र-माथिका उमेरका वर्ष बीस नामहरूको संख्यामा
[H3318](#) [H3605](#) [H4605](#) [H8141](#) [H6242](#) [H8034](#) [H4557](#)

तिनीहरूले बिन्यामीन कुलका मानिसहरूको गन्ती गरे। बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार गणना गरियो।

פ	מאות:	ארבע	אלף	ושלשים	קמשה	בנימן	למטה	פקדיהם	37
I	सय	र-चार	हजार	र-तीस	पैंतीस	बिन्ध्यामीनको	कुलमा	तिनीहरूको-गणना	
	H3967	H0702	H0505	H7970	H2568	H1144	H4294		

बिन्ध्यामीनको कुलमा गन्ती गरिएका मानिसहरूको संख्या 35,400 थियो।

במספר	אבתם	לבית	למשפחתם	תולדתם	דן	לבני	38	
संख्यामा	तिनीहरूका-पिताहरूको	घरानाअनुसार	तिनीहरूका-कुलहरूअनुसार	तिनीहरूको-वंशावली	दानका	छोराहरूको-लागि		
H4557	H0001		H4940	H8435	H1835			
	צבא:	יגא	כל	ומעלה	שנה	עשרים	מבן	שמות
	सेनामा	युद्धमा-जाने	सबै	र-माथिका	उमेरका	वर्ष	बीस	नामहरूको
		H3318	H3605	H4605	H8141	H6242		H8034

तिनीहरूले दान कुलका मानिसहरूको गन्ती गरे। बीस वर्ष र उँभोका सबै मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार गन्ती गरियो।

פ	מאות:	ושבע	אלף	וששים	שנים	דן	למטה	פקדיהם	39
I	सय	र-सात	हजार	र-साठी	बयसट्टी	दानको	कुलमा	तिनीहरूको-गणना	
	H3967	H7651	H0505	H8346	H8147	H1835	H4294		

दानको कुलमा गन्ती गरिएका मानिसहरूको संख्या 62,700 थियो।

אבתם	לבית	למשפחתם	תולדתם	אשר	לבני	40		
तिनीहरूका-पिताहरूको	घरानाअनुसार	तिनीहरूका-कुलहरूअनुसार	तिनीहरूको-वंशावली	आशेरका	छोराहरूको-लागि			
H0001		H4940	H8435	H0836				
צבא:	יגא	כל	ומעלה	שנה	עשרים	מבן	שמות	במספר
सेनामा	युद्धमा-जाने	सबै	र-माथिका	उमेरका	वर्ष	बीस	नामहरूको	संख्यामा
	H3318	H3605	H4605	H8141	H6242		H8034	H4557

तिनीहरूले आशेर कुलका मानिसहरूको गन्ती गरे। बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पुर्खाको कुल र परिवार अनुसार गणना गरियो।

פ	מאות:	וחמש	אלף	וארבעים	אחד	אשר	למטה	פקדיהם	41
I	सय	र-पाँच	हजार	र-चालीस	एकचालीस	आशेरको	कुलमा	तिनीहरूको-गणना	
	H3967	H2568	H0505	H0705	H0259	H0836	H4294		

आशेर कुलमा गणना गरिएका मानिसहरूको संख्या 41,500 थियो।

במספר	אבתם	לבית	למשפחתם	תולדתם	נפתלי	בני	42	
संख्यामा	तिनीहरूका-पिताहरूको	घरानाअनुसार	तिनीहरूका-कुलहरूअनुसार	तिनीहरूको-वंशावली	नप्तालीका	छोराहरू		
H4557	H0001		H4940	H8435	H5321			
	צבא:	יגא	כל	ומעלה	שנה	עשרים	מבן	שמות
	सेनामा	युद्धमा-जाने	सबै	र-माथिका	उमेरका	वर्ष	बीस	नामहरूको
		H3318	H3605	H4605	H8141	H6242		H8034

नप्ताली कुलका मानिसहरूको तिनीहरूले गणना गरे। बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जानु सक्थे तिनीहरू प्रत्येकको नाम पुर्खाको कुल र परिवार अनुसार गणना गरियो।

פ	מאות:	וארבע	אלף	וחמשים	שלשה	נפתלי	למטה	פקדיהם	43
I	सय	र-चार	हजार	र-पचास	त्रिपन्न	नप्तालीको	कुलमा	तिनीहरूको-गणना	
	H3967	H0702	H0505	H2572	H7969	H5321	H4294		

नप्ताली कुलमा गणना गरिएको मानिसहरूको संख्या 53,400 थियो।

44 אֵלֶּיָּהּ הַפְּקָדִים אֲשֶׁר פָּקַד מֹשֶׁה וְאַהֲרֹן וְנָשִׂאֵי יִשְׂרָאֵל שְׁנַיִם עָשָׂר
 जिनीहरू गणना-गरिएकाहरू जसलाई गणना-गरे मोशा र-हारूनले र-अगुवाहरूले इसाएलका बाह्र जना
[H0428](#) [H0259](#) [H0376](#) [H0376](#) [H01961](#) [H0001](#) [H0175](#) [H4872](#) [H6240](#) [H8147](#) [H3478](#)

אִישׁ אִישׁ אֶחָד לְבֵית- אֲבֹתָיו הָיוּ:
 मानिसहरू एक-एक घरानाको-लागि आफना-पिताहरूको थिए
[H0376](#) [H0376](#) [H0259](#) [H0001](#) [H1961](#)

मोशा, हारून र इसाएलका बाह्र जना अगुवाहरूले यी मानिसहरूको गन्ती गरे। (त्यहाँ प्रत्येक कुल समूहबाट एक जना अगुवा थिए।)

45 וַיְהִי ר-בְּעַל- כָּל- פְּקֻדֵי בְנֵי- יִשְׂרָאֵל לְבֵית אֲבֹתָם מִבְּנֵי עָשָׂרִים
 र-भए सबै गणना-गरिएकाहरू छोराहरूका इसाएलका घरानाअनुसार तिनीहरूका-पिताहरूको बीस वर्ष
[H1961](#) [H3605](#) [H3478](#) [H0001](#) [H6242](#) [H0001](#)

שָׁנָה וּמְעַלָּה כָּל- יָצָא צָבָא בְּיִשְׂרָאֵל:
 उमेरका र-माथिका सबै युद्धमा-जाने सेनामा इसाएलमा
[H8141](#) [H4605](#) [H3605](#) [H3318](#) [H3478](#)

तिनीहरूले बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरूको गन्ती गरे। तिनीहरू प्रत्येकको आफ्नो-आफ्नो परिवार अनुसार गणना गरियो।

46 וַיְהִי ר-בְּעַל- כָּל- הַפְּקָדִים שֵׁשׁ- מֵאוֹת אֶלֶף וּשְׁלֹשָׁת אֲלָפִים וַחֲמִשָּׁה מֵאוֹת וַחֲמִשָּׁן עָשָׂרִים
 र-भए सबै गणना-गरिएकाहरू छ हजार सय हजार र-पाँच सय र-पचास
[H1961](#) [H3605](#) [H8337](#) [H3967](#) [H0505](#) [H7969](#) [H0505](#) [H0505](#) [H2568](#) [H3967](#) [H2572](#)

तिनीहरूको जम्मा संख्या 6,03,550 थियो।

47 וְהַלְוִיִּם וְהַלְוִיִּם לְמִטָּה אֲבֹתָם לָא הִתְפַּקְדוּ בְּתוֹכָם:
 तर-लेवीहरू कुलमा तिनीहरूका-पिताहरूको तिनीहरूमाझ सामेल-भएनन्
[H3881](#) [H4294](#) [H0001](#) [H3808](#) [H8432](#)

लेवी कुल समूहका परिवारका मानिसहरूको गणना इसाएलका अन्य मानिसहरूसित गरिएन।

48 וַיְדַבֵּר ר-בֹּלְנוּבְחֵי וַיְהוּה אֵל- מֹשֶׁה לְאַמֵּר:
 र-बोलनुभयो परमप्रभुले लाई मोशालाई भन्दै
[H1696](#) [H3068](#) [H0413](#) [H4872](#) [H0559](#)

परमप्रभुले मोशालाई भन्नुभएको थियो:

49 אָדָּה אֶת- מִטָּה לְוִי לֵוִי לָא תִּפְקַד וְאֶת- רָאשֵׁי לָא תִּשָּׂא בְּתוֹךְ
 तर (को) कुल लेवीको गणना-नगर लेवीको नगणना-गर नगणना-गरे र-उनीहरूको शिर नगन नउठाऊ
[H0389](#) [H0853](#) [H4294](#) [H3878](#) [H3808](#) [H0853](#) [H0853](#) [H5375](#) [H3808](#) [H8432](#)

בְּנֵי יִשְׂרָאֵל:
 छोराहरूका इसाएलका
[H3478](#)

“लेवीको कुल समूहका मानिसहरूको गणना नगर्नु अथवा तिनीहरूलाई इसाएलका अरु मानिसहरूसित नमिलाउनु।

50 וְאֵתְּהָ הַפְּקָדָה אֶת- הַלְוִיִּם עַל- מִשְׁכַּן הָעֵדוּת וְעַל- כָּל- כְּלָיו
 तर-तिमी नयुक्त-गर (लाई) लेवीहरूलाई (माथि) पवित्र-स्थानमाथि साक्षीको र-माथि) सबै सामानहरूमाथि
[H3627](#) [H0853](#) [H3881](#) [H4908](#) [H5715](#) [H3605](#)

כָּל- אֲשֶׁר- לֹא הָמָה יִשְׂאֵן אֶת- הַמִּשְׁכָּן וְאֶת- כָּל- יָסָקָה-סָאמָאן
 सबै जो-कुरा त्यसमा-छ तिनीहरूले बोक्नु (लाई) पवित्र-स्थानलाई र-माथि) यसका-सामानहरू
[H3627](#) [H3605](#) [H0853](#) [H4908](#) [H0853](#) [H5375](#) [H1992](#) [H3605](#)

וְהָם יִשְׂרָתְהוּ וְסָבִיב לְמִשְׁכָּן יַחֲנוּ:
 र-तिनीहरू सेवा-गरून् र-वरिपरि पवित्र-स्थानको छाउनी-हालून्
[H1992](#) [H8334](#) [H5439](#) [H4908](#) [H2583](#)

तर तिमीले लेवीहरूलाई करारको पवित्र पाल र यसका सबै वस्तुहरू हेरचाह गर्नुका निम्ति नियुक्त गर्यौं। तिनीहरूले पवित्र पाल र यसका सबै वस्तुहरू बोक्नु पर्छ। अनि तिनीहरूले पवित्र पालको सेवा गर्नुपर्छ र तिनीहरूले उनीहरूको छाउनी यसकै वरिपरि बनाउनु पर्छ।

אָתוּ त्यसलाई H0853	יְקִימוּ उठाउनेछन्	הַמִּשְׁכָּן पवित्र-स्थानलाई H4908	וּבְחַנְתָּ र-छाउनी-हाल्दा H2583	הַלְוִיִּם लेवीहरूले H3881	אָתוּ त्यसलाई H0853	יִוְרִדוּ झार्नेछन् H3381	הַמִּשְׁכָּן पवित्र-स्थानले H4908	וּבְנוֹטָע र-कूच-गर्दा H5265	51
					יוֹמָתָ: मारिनेछ H4191	הַקָּרֵב नजिक-आउने H7126	וְהָרָר र-अरू-कोही	הַלְוִיִּם लेवीहरूले H3881	

जब तिमीले पवित्र पाल साथ्यो लेवीहरूले यसलाई तल झार्नु पर्थ्यो जब तिमीहरू रोकिने छौ, लेवीहरूले यसलाई स्थापित गर्नु पर्थ्यो। कुनै जो विदेशी नजिक आउँछ त्यसलाई मार्नु पर्छ।

הַגְּלוּ झण्डामुनि H1714	עַל- आफ्नो	וְאִישׁ र-हरेकले H0376	מִחֲנֻהוּ छाउनीमा H4264	עַל- आफ्नो	אִישׁ हरेकले H0376	יִשְׂרָאֵל इसाएलका H3478	בְּנֵי छोराहरूले	וְחָנוּ र-छाउनी-हालून् H2583	52
--------------------------------	---------------	------------------------------	-------------------------------	---------------	--------------------------	--------------------------------	---------------------	------------------------------------	----

לְצַבְּאֵהֶם:
तिनीहरूका-दलअनुसार

इसाएलीहरूले आफ्नो आफ्नो दल समूह भित्र र आफ्नै झण्डाको छेउ छाउमा शिविर बनाऊन्।

עֲדָת समुदायमाथि H5712	עַל- (माथि)	קְצָף क्रोध	וְחָנוּ हुने-छैन H1961	וְלֹא- र-नहोस् H3808	הָעֵדוּת साक्षीको H5715	לְמִשְׁכָּן पवित्र-स्थानमा H4908	סְבִיב वरिपरि H5439	וְחָנוּ छाउनी-हालून् H2583	וְהַלְוִיִּם तर-लेवीहरूले H3881	53
		הָעֵדוּת: साक्षीको H5715	מִשְׁכָּן पवित्र-स्थानको H4908	מִשְׁמֶרֶת जिम्मेवारी H4931	אֶת- (को) H0853	הַלְוִיִּם लेवीहरूले H3881	וְשֹׁמְרוֹ र-पालना-गरून् H8104	יִשְׂרָאֵל इसाएलका H3478	בְּנֵי छोराहरूका	

तर लेवीहरूले तिनीहरूका छाउनी पवित्र पालकै वरिपरि लगाउन् र यसलाई रक्षा गर्नु पर्छ ताकि करारको पवित्र पाल सुरक्षित रहोस् र परमेश्वरको रिसको प्रकोप इसाएली समुदायमाथि नपरोस्।”

עָשׂוּ: गरे	כִּן त्यसरी-नै	מֹשֶׁה मोशालाई H4872	אֶת- (लाई) H0853	יְהוָה परमप्रभुले H3068	צִוָּה आज्ञा-दिनुभयो H6680	אֲשֶׁר जो	כֹּכֵל सबै-कुरा H3605	יִשְׂרָאֵל इसाएलका H3478	בְּנֵי छोराहरूले	וַיַּעֲשׂוּ र-गरे	54
----------------	-------------------	----------------------------	------------------------	-------------------------------	----------------------------------	--------------	-----------------------------	--------------------------------	---------------------	----------------------	----

ב
।

यसरी इसाएलका मानिसहरूले परमप्रभु द्वारा मोशालाई दिनु भएको सबै आज्ञाहरू पालन गरे।